

**जातीय समानताको बढावा निम्ति  
विद्यमान र योजनाबद्ध उपायहरू  
निजामती सहायता सेवा (सिभिल एड सर्भिस)**

निजामती सहायता सेवा(CAS) एक एक्यबद्ध तथा अनुशासित, सरकारद्वारा वित्त प्राप्त, अतिरिक्त सेवाले विस्तृत रूपमा आपतकालिन कर्तव्यहरूको जिम्मेवारी लिई हडकडको पूर्ण समय आपतकालिन सेनाहरूमा दबाब कम गर्न मद्दत पुराउँदछ । विविध जातिका मानिसहरूलाई समुदायमा एकिकरण गर्न उनीहरूको सहभागिता, योगदान र सम्भावना विकास गर्नमा सहयोग पुर्याउन सक्रिय रूपमा उपायहरू लिईएको छ ।

**CAS विशेष क्षमता परियोजना (STS)**

- सम्बन्धित सेवाहरू
- विविध जातिका मानिसहरूलाई गुणस्तरिय सेवा प्रदान गरि उनीहरूको जीवनवृत्ति र उन्नति साथै सामाजिक सहभागितालाई विकास गर्न ।
- विद्यमान उपायहरू
- CAS को प्रशिक्षण प्राप्त गरिसकेपछि CAS मा वयस्क स्वयंसेवक सदस्य र क्याडेटको(सैनिक) रूपमा भर्ना गराउन अनुशासित सेनामा पूर्ण-समय रोजगारीमा जान सक्ने राम्रो मौकाबारे जानकारी र भर्ना सम्बन्धी वार्ता गर्न ।
  - अंग्रेजी, चिनियाँ र अन्य भाषाहरूमा प्रकाशन र तथ्य पानाहरूमा कसरी CAS मा भर्ना हुने भन्ने सुझावहरू उल्लेख गरिएको छ ।
  - पढाईलाई निरन्तरता नदिएकाहरूलाई CAS मा सुरुवाती सम्पर्क गरि सक्षेप सत्रहरू तथा कार्यशालाद्वारा उनीहरूलाई CAS मा स्वयंसेवकको रूपमा भर्ना हुने बारे, CAS को अनुभव र आवेदन दिने बारे विस्तारमा छलफल गर्न सहयोग गर्दछ ।
  - नयाँ भर्ती लागेका विविध जातिका व्यक्तिहरूलाई मेन्टरिङ योजना ।
  - जानकारी(ब्रिफिंग) सत्रहरू, भ्रमण तथा बैठकद्वारा अभिभावकहरू र शिक्षकहरूसँग निकट सम्बन्ध राख्नु ।
  - विविध जातिका धार्मिक गुरुहरू र समुदायलाई सम्पर्क गरि CAS लाई विविध जातिका मानिसहरूमा रोजगार र सामाजिक एकिकरणबारे कठिनाई र चिन्ता बारे सूचित गर्न ।

- विविध जातिका युवाहरुमा गतिविधिद्वारा एकताको भावना बसाल्न ।
- भावी कार्यको मूल्यांकन
- CAS ले तालिम कार्यक्रमहरुको विषयसूचि विकास गर्न कर्मचारी, अन्य सरकारी विभागहरु र गैर सरकारी संस्थाहरुबाट निरन्तर उपायहरुको समीक्षा र प्रतिक्रियाहरु संकलन गर्नेछ ।
- लिइएको /लिनुपर्ने थप उपायहरु
- माध्यमिक विद्यालयहरुबाट विविध जातिहरुका क्याडेटहरु थप भर्ना गरि विविध जातिका युवाहरुलाई अनुशासित बनाउन, आत्मनिर्भर बन्ने खुबि विकास गर्न, साहसिक र नेतृत्व बारे तालिम प्राप्त गर्न, स्रोतसाधन, सहनशीलता, लगनशीलता र सेवाको भावनाको गुण विकास गर्न ।
  - विविध जातिका मानिसहरुको लागि सुरक्षित पैदल यात्रा सम्बन्धि गतिविधिहरु तथा प्रशिक्षणहरु संचालन गरि व्यापक रुपमा सुरक्षित पैदल यात्रा (हाईकिंग सेफ्टी) प्रचार गर्न ।
  - विविध जातिका मानिसहरुलाई अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (अनियमित मुटुको धड्कन पत्ता लगाउने एक अत्याधुनिक उपकरण, AED) तथा कार्डियो पल्मोनरी रिस्सिटेसन (मुखबाट सास दिई छातीलाई दबाउने प्रक्रिया, CPR) को प्रयोगबारे र आपतकालिन अवस्थामा पूर्वतयारी हुने बारे कार्यशालाहरु ।
  - CAS ले अन्य सरकारी विभागहरु र गैर-सरकारी संस्थाहरूसँग सम्पर्क गरि कर्मचारीहरुलाई जातीय समानताको मुद्दाहरुबारे उपयुक्त प्रशिक्षण दिने व्यवस्था मिलाउनेछ ।

### सोधपुछहरु

जातीय समानताको बढावाका नननतत नवद्यमान तथा योजनाबद्ध उपायहरु सतबन्धी सोधपुछ गनन, कृ पया (नमस्टर WONG Wing-kwong), नसननयर अपरेशनस् एण्ड ट्रेननड अफिसर (Headquarters) लाई ननम्र माध्यमहरु मािन त सतपकन गनुनहोस्

टेलिफोन नं. : 2805 6020  
 प्याक्स नं. : 2576 3021  
 ईमेल : [casenq@cas.gov.hk](mailto:casenq@cas.gov.hk)  
 पत्राचार ठेगाना : General Office, 4/F, Civil Aid Service Headquarters, 8 To Wah Road, Yau Ma Tei, Kowloon.

मे 2023